




Australian Government

# तपाईं आफुलाई कोरोनाभाईरसबाट बचाउने



शारिरीक दुरीको लागि  
अभ्यास गर्नुहोला



साबुन र पानीले नियमित  
रूपमा हात धुनुहोला



सतह नियमित रूपमा सफा गर्नुहोला



खोकी र हाँछ्युँ तपाईंको  
पाखुरामा गर्नुहोला



यदि बिसज्वो हुनुहुन्छ भने घरै रहनुहोला  
र परिक्षाणित गरिनुहोला



कोभिडसेफ(COVIDSAFE)  
याप्स डाउनलोड गर्नुहोला

## BE COVIDSAFE

कोरोनाभाईरस (COVID-19) को बारेमा थप जानकारीको लागि  
[health.gov.au](https://www.health.gov.au) मा हेर्नुहोला

